

प्रस्तावहरु:

१. गाउँपालिकाको स्वः मूल्यांकनको अन्तिम नतिजा अनुमोदन सम्बन्धमा ।
२. करार कर्मचारीको करार म्याद थप सम्बन्धमा ।
३. विविध ।

मिति २०७८/१०/०६ गतेको १०९ औं गाउँ कार्यपालिकाको बैठकमा पेश भएका प्रस्तावहरु:

क्र.सं.	प्रस्ताव	निर्णयको संक्षिप्त व्यहोरा	पेश गर्ने विषयगत समिति/शाखा
१.	मासिक प्रगति समिक्षा तथा अधिल्लो बैठकबाट भएका निर्णयहरुको समिक्षा	चालु आ.व. २०७८/०७९ मा पौष महिनामा भएको प्रगति प्रतिवेनको समिक्षा र अधिल्लो बैठकको निर्णय समिक्षा	सुशासन तथा संस्थागत विकास समिति/प्रशासन योजना तथा अनुगमन शाखा
२.	गाउँपालिकाको संस्थागत स्वः मूल्यांकन अन्तिम नतिजा अनुमोदन सम्बन्धमा ।	भगवतीमाई गाउँपालिकाको गत आ.व. २०७७/०७८ को संस्थागत स्वः मूल्यांकनको अन्तिम नतिजा माथि छलफल तथा अनुमोदन प्रदान गर्ने । अन्तिम नतिजा अनुसूची-१ बमोजिम प्राप्त भएको ।	सुशासन तथा संस्थागत विकास समिति/प्रशासन योजना तथा अनुगमन शाखा
३.	१० औं गाउँ सभा हिउँदे अधिवेशन आह्वान सम्बन्धमा ।	चालु आ.व. २०७८/०७९ को वार्षिक बजेट तथा कार्यक्रम संशोधन केहि कानून प्रस्तुत तथा पारित लगायत समसामयिक विषयमा छलफल तथा निर्णय गर्नु पर्ने भएकोले १० औं गाउँसभा हिउँदे अधिवेशन आह्वान गर्ने ।	अध्यक्ष ज्यूको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृतबाट पेश
४.	अन्य सार्वजनिक निर्माण कार्यक्रमको बजेट खर्च सम्बन्धमा ।	नेपाल सरकार वित्तीय समानीकरण अनुदान अन्तर्गत अन्य सार्वजनिक निर्माण कार्यक्रमको बजेट खर्चको लागि केहि योजना छनौट तथा स्वीकृत गर्ने । अनुसूची-२ बमोजिमका योजनाहरु स्वीकृत गर्नुपर्ने ।	पूर्वाधार विकास समिति/भौतिक पूर्वाधार तथा वातावरण व्यवस्थापन शाखा
५.	प्रदेश सरकारबाट स्वीकृत योजना कार्यान्वयनको लागि सिफारिस सम्बन्धमा ।	आडिखोला कट्टी सनिगाउँ झो.पु. र चिपिनतडा जोतिगे कैलाशडाँडा सडक स्तरोन्नती कार्यक्रम निर्माण स्थल र निर्माण प्रकृति सिफारिस गरी पठाउने ।	पूर्वाधार विकास समिति/भौतिक पूर्वाधार तथा वातावरण व्यवस्थापन शाखा
६.	जनता प्रा.वि. पानीमूल भवन मर्मत नाम संशोधन सम्बन्धमा ।	जनता प्रा.वि. पानीमूल पर्खाल निर्माण योजनाको रूपमा संशोधन	पूर्वाधार विकास समिति/भौतिक पूर्वाधार तथा वातावरण व्यवस्थापन शाखा
७.	वेस्तडा तरकारी संकलन केन्द्र संचालन सम्बन्धमा ।	भगवतीमाई गाउँपालिका वडा नं. ०१ स्थित वेस्तडा तरकारी संकलन केन्द्र सहकारी वा कृषक समूह मार्फत संचालन गर्ने ।	आर्थिक विकास समिति/आर्थिक तथा सामाजिक विकास शाखा
८.	म्याद सकिएका करार कर्मचारीको म्याद थप सम्बन्धमा ।	चालु आ.व. २०७८ श्रावण ०१ गतेदेखि करार सम्झौता भई २०७८ पौषमसान्तमा म्याद समाप्त भएका अनुसूची-३ बमोजिम करार कर्मचारीहरुको म्याद थप गर्ने ।	सुशासन तथा संस्थागत विकास समिति/प्रशासन योजना तथा अनुगमन शाखा

मिति २०७८/१०/०६ गतेको १०९ औं गाउँ कार्यपालिकाको बैठकाबाट निर्णयहरू:

१. यस गाउँपालिकाको चालु आ.व. २०७८/०७९ को लागि स्वीकृत वार्षिक कार्यक्रम अनुसार पौष महिनामा भएको प्रगति प्रतिवेदनको समिक्षा गरियो । साथै अघिल्लो बैठकमा भएका निर्णयहरूको कार्यान्वयन अवस्था तथा प्रभावकारीताको विश्लेषण गर्नुको साथै कार्यान्वयन गर्न बाँकी रहेका निर्णयहरू कार्यान्वयन गर्न गाउँ कार्यपालिकाको कार्यालयलाई अनुरोध गर्ने ।
२. यस गाउँपालिकाको गत आ.व. २०७७/०७८ को स्वः मूल्यांकनको अन्तिम नतिजा माथि छलफल गरि अनुमोदन गरियो र अन्तिम नतिजा तोकिएको समयमा नै कार्यालयको वेब साईटमा अपलोड गर्न गाउँ कार्यपालिकाको कार्यालयलाई निर्देशन गर्नुको साथै उक्त नतिजा आगामी गाउँसभामा पेश गर्ने निर्णय गरियो ।
३. यस भगवतीमाई गाउँपालिकाको १० औं गाउँसभा हिउँदे अधिवेशन बैठक मिति २०७८ माघ २७ गते आह्वान गर्ने निर्णय गरियो ।
४. चालु आ.व. २०७८/०७९ को लागि स्वीकृत वार्षिक कार्यक्रम अनुसार नेपाल सरकार वित्तीय समानीकरण अनुदान अन्तर्गत खर्च शिर्षक नं. ३११५९ अन्य सार्वजनिक निर्माण कार्यक्रमबाट अनुसूची-२ का योजनाहरूमा रकम खर्च गर्ने निर्णय गरियो ।
५. प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालयबाट चालु आ.व. २०७८/०७९ मा यस भगवतीमाई गाउँपालिका अन्तर्गत आडिखोला कट्टी सनिगाउँ झो.पु. स्वीकृत भएकोमा भएकोमा सो स्थानमा नजिकै अर्को झो.पु. पर्ने र सोही खोलाको तल घट्टेतडा सनिगाउँ बाँसे भन्ने स्थानमा झो.पु. अत्यावश्यक रहेको हुँदा सो ठाउँमा झो.पु. निर्माण कार्य गरिदिन हुन पूर्वाधार विकास कार्यालय दैलेखलाई सिफारिस गरी पठाउने । साथै चिपिनतडा जोतिगे कैलाशडाँडा सडक स्तरोन्नती स्वीकृत भएकोमा सो सडकमा नयाँ ट्रयाक खोल्न आवश्यक देखिएको हुँदा सो अनुसार सडक निर्माण कार्य गरिदिन हुन सिफारिस गरी पठाउने निर्णय गरियो ।
६. यस गाउँपालिकाको चालु आ.व. २०७८/०७९ को लागि स्वीकृत वार्षिक कार्यक्रम अनुसार नेपाल सरकार वित्तीय समानीकरण अनुदान अन्तर्गत निम्न योजनाको नाम देहाय बमोजिम संशोधन गर्ने निर्णय गरियो ।

तपसिल:

क्र.सं.	स्वीकृत योजनाको नाम	रकम	संशोधित योजना नाम	रकम
१.	जनता प्रा.वि. पानीमूल भवन मर्मत	३०००००।	जनता प्रा.वि. पानीमूल पर्खाल निर्माण	३०००००।
२.	गेरुखानी/जोतिङ्गे सडक निर्माण	६०००००।	मेघ्रे सडक मर्मत/निर्माण	६०००००।

७. चालु आ.व. २०७८ श्रावण ०१ गते देखी करार सम्झौता भई २०७८ पौष मसान्तमा म्याद समाप्त भएका अनुसूची-३ बमोजिम करार कर्मचारीहरूको म्याद थप गर्ने ।

अनुसूची-१

गाउँ कार्यपालिकाको १०९ औं बैठक

निर्णय नं. ०१ सँग सम्बन्धित

भगवतीमाई गाउँपालिका आ.व. २०७७/०७८ को संस्थागत स्वःमूल्यांकनको अन्तिम नतिजा:

क्र.सं.	क्षेत्र	समग्र स्थिति	प्रक्रियागत स्थिति	परिमाणत्मक स्थिति	जम्मा
१.	शासकीय प्रबन्ध	८३.३३	८७.५	१००.००	८८.८९
२.	संगठन र प्रशासन	६२.५०	६६.६७	६६.६७	६५.६३
३.	वार्षिक बजेट र योजना व्यवस्थापन	७५.००	७५.००	५०.००	६३.६४
४.	वित्तीय र आर्थिक व्यवस्थापन	७५.००	१००.००	१००.००	९५.४५
५.	सेवा प्रवाह	६६.६७	७५.००	७२.२२	७१.८८
६.	न्यायिक कार्य सम्पादन	७५.००	६६.६७	७५.००	६७.८६
७.	भौतिक पूर्वाधार	६६.६७	८७.५	६६.६७	७३.०८
८.	सामाजिक समावेशीकरण	७५.००	२५.००	७५.००	५५.००
९.	वातावरण संरक्षण र विपद् व्यवस्थापन	५०.००	३३.३३	४०.००	३८.८९
१०.	सहकार्य र समन्वय	५०.००	०.००	४०.००	५०.००
	जम्मा	६९.०५	६७.६५	६८.८९	६८.५०

अनुसूची-२

गाउँ कार्यपालिकाको १०९ औं बैठक

निर्णय नं. ०३ सँग सम्बन्धित

चालु आ.व. २०७८/०७९ को लागि स्वीकृत वार्षिक कार्यक्रम अनुसार नेपाल सरकार वित्तीय समानीकरण अनुदान अन्तर्गत खर्च शिर्षक नं. ३११५९ अन्य सार्वजनिक निर्माण कार्यक्रमबाट देहायका योजनाहरूमा विनियोजन भएको रकम:

क्र.सं.	योजनाको नाम	स्थान	विनियोजित रकम	कैफियत
१.	मध्यपहाडी राजमार्ग-मोहडा घुमाउने गोरेटो बाटो मर्मत	वडा नं. ०१	१०००००।	
२.	बुरुसे मालिका मन्दिर निर्माण	वडा नं. ०६	३५००००।	
३.	शिखरद्वारी मन्दिर-कुइया ताल सडक निर्माण	वडा नं. ०७	३०००००।	
४.	भगवतीमाई गाउँपालिका प्रवेशद्वार निर्माण	वडा नं. ०१ र ०४	४०००००।	
५.	कैलाश मन्दिर धरमशाला निर्माण	वडा नं. ०५	२५००००।	
६.	साझा सुविधा केन्द्र भवन निर्माण	वडा नं. ०१	३०००००।	
			१७०००००।	